



रोशी गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
कटुञ्जेबेशी, काभ्रेपलान्चोक

सौर्य सडक बत्ती जडान सम्बन्धी शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना  
प्रथम पटक सूचना प्रकाशित मिति : २०७६/१०/०३

सौर्य सडक बत्ती जडान गर्न यस गाउँपालिकाद्वारा तोकिएको प्राविधिक स्पेसिफिकेशन पुरा गर्न सक्ने बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, खुमलटार, ललितपुरमा सुचिकृत कम्पनीहरूबाट सौर्य सडक बत्ती जडान गर्न निम्न सर्तहरूको अधीनमा रही रीतपुर्बकको शिलबन्दी दरभाउ पत्र आह्वान गरिएको छ ।

**शर्तहरू:-**

१) यस गाउँपालिकाको सिद्धार्थ बैंक लि, कटुञ्जेबेशी शाखामा रहेको राजश्व खाता नं. ०३६१५०७३५९२ मा रु १०००/- जम्मा गरेको सक्कल भौचर वा यस गाउँपालिकाको राजश्व शाखामा रु १०००/- (फिर्ता नहुने गरि) तिरेको सक्कल रसिद संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले १५ औं दिन सम्म कार्यालय समयभित्र प्राविधिक शाखाबाट बोलपत्र फारम खरिद गर्न सकिनेछ ।

२) खरिद भएको बोलपत्र फारम फर्मले सिलबन्दी गरी खाम बाहिर आफ्नो फर्मको नामथर, वतन र कामको विवरण स्पष्ट उल्लेख गरी सिलबन्दी गरी यस कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२:०० बजे भित्र दर्ता गरी सक्नु पर्नेछ । फर्मले प्राविधिक एबम आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरि पेश गर्नुपर्नेछ । दर्ता भएका बोलपत्रहरू सोही दिनको १३:०० बजे यस कार्यालयमा सरकारी प्रतिनिधी, फर्मको प्रतिनिधीहरूको रोहवरमा खोलिने छ । फर्मको प्रतिनिधी उपस्थित नभएमा पनि सिलबन्दी बोलपत्र खोल्न बाधा पुग्नेछैन । कारणवश सिलबन्दी बोलपत्र दर्ता गर्ने तथा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा विदा समाप्त भए पश्चात कार्यालय खुलेको दिन सोही समयमा उक्त कार्य गरिनेछ ।

३) शिलबन्दी दरभाउपत्र खरिद गर्दा तथा पेश गर्दा चालु आ.व.को लागि नवीकरण भएको ईजाजत पत्रको प्रतिलिपि, आयकर एवम् मु.अ.कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि लगायतका फर्मसँग सम्बन्धित सम्पूर्ण कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।

४) बोलपत्र शर्त रहित केरमेट नभएको हुनुपर्नेछ यदि केरमेट भएमा केरमेट भएको ठाउँमा बोलपत्रदाताको दस्तखत र छाप भएको हुनुपर्नेछ ।

५) धरौटी वापतको रकम यस कार्यालयको नाममा रहेको सिद्धार्थ बैंक लि, कटुञ्जेबेशी शाखामा को धरौटी खाता नं. ०३६१५०३१७२१ खातामा नगदै जम्मा गरेको सककल भौचर वा यस कार्यालयको नाममा जारी गरिएको घटीमा ९० दिन म्याद भएको मान्यता प्राप्त वाणिज्य बैंकको बैंक ग्यारेन्टी (विड वण्ड) संलग्न हुनुपर्ने छ ।

७) यो सूचनामा उल्लेख नभएका कुराहरु प्रचलित कानुन अनुसार हुनेछ ।

८) बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयलाई निहित रहने छ ।

९) बोलपत्र दाताले प्राविधिक तथा आर्थिक प्रस्तावना छुट्टाछुट्टै सिलबन्दी गरि एकै खाममा दुवै प्रस्ताव राखी सिलबन्दी गरि पेश गर्नु पर्ने छ ।

१०) प्राविधिक प्रस्तावना स्वीकृत हुने बोलपत्रदाताको मात्र आर्थिक प्रस्तावना खोलिने छ ।

११) हुलाक, कुरियर र इन्टरनेटबाट पठाईएको शिलबन्दी दरभाउपत्रलाई मान्यता दिईने छैन । वेवसाइट [www.roshimun.gov.np](http://www.roshimun.gov.np) मा हेर्न सकिनेछ ।

**शिलबन्दी दरभाउ पत्र कोटेशन सम्बन्धी कार्यको विवरण निम्नानुसार छः**

सि.नं.	शिलबन्दी दरभाउ पत्र नं.	आयोजनाको नाम	जडान गर्नुपर्ने सौर्य सडक बत्तीको संख्या	बिडवण्ड (धरौटी) रकम	दरभाउ पत्र दस्तुर
१	NMW ०७/०७६/०७७	Supply, Delivery, Installation, Testing, Commissioning and after sales services of Solar Street Light System at various location of Roshi Rural Municipality as per Specification.	२० Sets	रु. ५२,०००.००	रु.१,०००.००